

कीर्तिपुर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
कीर्तिपुर, काठमाडौं

## अक्सिजन प्लान्ट खरिदका लागि दररेट मागको सूचना

(प्रकाशित मिति: २०७८/०२/१८)

यस नगरपालिकाको मिति २०७८।०२।१६ को निर्णयानुसार कोभिड विरामिहरूको उपचारमा तत्काल आवश्यक तपशिल वमोजिमको क्षमता भएको अक्सिजन प्लान्ट सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमाली २०६४ को नियम १४५ अनुसार खरिद प्रकृया अगाडी वढाउन सम्बन्धित सेवा प्रदायक/आपूर्तिकर्ता सबैमा तल उल्लेखित फर्म्याटमा के कति दररेटमा सो प्लान्ट उपलब्ध गराउन सकिन्छ सो को विवरण सहित सिलबन्दी प्रस्ताव माग गरि यो सूचना जारी गरिएको छ ।

सि.न.	अक्सिजन प्लान्टको स्पेशिफिकेसन (न्युनतम)	प्रस्तावित स्पेशिफिकेसन	ब्रान्ड/कम्पनी	दररेट (आपूर्ति र जडान सहित)		कै.
				अंक	अक्षर	
१	Oxygen generation System, 120 cylinders/day)*36 m3/hr					

क) अक्सिजन प्लान्टको क्षमता : प्रतिदिन कम्तिमा १२० सिलिन्डर भर्न सकिने

ख) प्रस्ताव पेश गर्ने अवधि : मिति २०७८/०२/२० सम्म कार्यालय समय भित्र

ग) सामान डेलिभरी गर्नपर्ने अवधि:- कार्यदिश दिएपछि बढिमा २ हसासम्म ।

घ) आपूर्ति गर्न इच्छुक कम्पनी, फर्म, निर्माता तथा आपूर्तिकर्ताले फर्म दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र, आ.व. २०७६/०७७ को कर चुक्ता प्रमाणपत्र तथा फर्म नवीकरण र व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न राखि सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ ।

ड) सिलबन्दी दररेट दाखिला गर्दा आफूले कबुल गरेको दर अंक र अक्षरमा स्पष्ट लेखी खामको बाहिर पट्टी फर्मको नाम लेखी प्रष्ट बुझिने गरी छाप लगाई सिलबन्दी गरी दाखिला गर्नुपर्नेछ । अंक र अक्षरमा लेखिएको दररेट फरक पर्न गएमा अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।

च) ग्यारेन्टी वा वारेन्टी अवधिका विषयमा कति वर्ष दिन सकिने हो सो कुरा प्रस्तावका साथ पेश गर्नु पर्नेछ ।

छ) आपूर्ति गरिने मेसिनको क्याटलग वा ब्रोसर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

ज) दररेट पत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

झ) अन्य थप केही कुराहरू बुझ्न परेमा यस नगर कार्यपालिकाको कार्यालय, कार्यालय समयभित्र कार्यालयको फोन नं. ०१३३१६९३, ०१४३३१८०५ वा ईमेल ठेगाना [icr.munkirtipur@gmail.com](mailto:icr.munkirtipur@gmail.com) गर्न सकिनेछ ।

**पुनस्च:** अक्सिजन प्लान्ट जडान कार्य सम्बन्धित आपूर्तिकर्ताके हुने जडानमा प्रयोग हुने निर्माण सामग्री नगरपालिकाबाट व्यवस्थापन गरिने छ । साथै, वृस्तृत स्पेशिफिकेसन नगरपालिकाको वेवसाईट [www.kirtipurmun.gov.np](http://www.kirtipurmun.gov.np) बाट प्राप्त गर्न सक्नुहुनेछ ।